

आयोजनाको जाँचपास तथा फरफारक कार्य सम्बन्धि कार्यविधि- २०७५

गाउँ कार्यपालिकाबाट पारित मिति २०७५।०३।२३

कानेपोखरी गाउँपालिकाको स्वीकृत बार्षिक बजेट, नीति तथा कार्यक्रम अन्तरगत गाउँ कार्यपालिकाको कार्यालय र उपभोक्ता समिति, निर्माण ब्यवसायी तथा अन्य संघ संस्थाहरू बीच योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न तोकिएको कार्ययोजना र अवधि भित्र सम्पन्न गर्ने गरी सम्झौता हुन्छ । सम्झौता बमोजिम उपभोक्ता समिति, निर्माण ब्यवसायी तथा संघ संस्थाहरूले आयोजनाको कार्य सम्पन्न भएको लिखित निवेदन र प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ। प्रतिवेदन प्राप्त भए पश्चात सम्बन्धित प्राविधिक कर्मचारीबाट स्थलगत निरीक्षण गरी योजना तथा कार्यक्रमहरूको मूल्याङ्कन गर्ने र सार्वजनिक परीक्षणको प्रतिवेदन पेश गरेको आधारमा सार्वजनिक खरिद नियमावली २०६४ को चौथो संशोधन २०७३ को नियम ९७ को उपनियम ११ बमोजिम सम्पन्न आयोजनाहरूको जाँचपास तथा फरफारक समितिद्वारा जाँचपास तथा फरफारक गरी भुक्तानी प्रकृयाका लागि पेश गर्नु पर्नेछ। यसरी जाँचपास तथा फरफारक गरिएका आयोजनाहरूलाई गाउँसभाबाट अनुमोदन गराउनु पर्दछ। सम्पन्न आयोजनाहरूको जाँचपास तथा फरफारक गर्ने कार्यलाई ब्यवस्थित र उदेश्यमूलक बनाउन **आयोजनाको जाँचपास तथा फरफारक कार्य सम्बन्धि कार्यविधि- २०७५ स्वीकृत गरिएको छ।**

१. कार्यविधिको उदेश्य

- (क) सम्पन्न आयोजनाको पारदर्शिता गराउने।
- (ख) सम्झौता बमोजिम आवश्यक कागजातहरू निरीक्षण गर्ने।
- (ग) लागत अनुसारको प्रतिफल जाँच गर्ने।
- (घ) प्रयोग भएका सामाग्रीहरूको गुणस्तर मापन गर्ने।
- (ङ) तोकिएको कार्यतालिका बमोजिम काम सम्पन्न भए / नभएको निरीक्षण गर्ने।

२. आयोजना जाँचपास तथा फरफारक सम्बन्धि ब्यवस्था

गाउँपालिकाले आयोजना सम्पन्न भएको जानकारी प्राप्त भएपछि सम्बन्धित प्राविधिकहरूले पेश गरेको मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन, सार्वजनिक परीक्षण प्रतिवेदन, अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, आवश्यक बिल, भरपाई तथा

- बैठकका निर्णय प्रतिलिपीहरूको आधारमा जाँचपास तथा फरफारक समितिले तयार गरेको विवरण बमोजिम ३० दिन भित्र आयोजनाको जाँचपास तथा फरफारक गर्नु पर्नेछ।
३. आयोजनाको जाँचपास तथा फरफारक समितिबाट निर्णय भए बमोजिम अन्तिम भुक्तानीका लागि सिफारिस गरिएका आयोजनाहरूलाई भुक्तानीको प्रकृया अगाडी बढाउन सकिनेछ।
 ४. जाँचपास तथा फरफारक समितिबाट जाँचपास गरिएका आयोजनाहरूको विवरणलाई आगामी हुने गाउँ सभाबाट अनुमोदन गराउनु पर्नेछ।
 ५. आयोजनाहरूको जाँचपास तथा फरफारक समितिबाट समय-समयमा भएका बैठकका निर्णयहरू, निर्देशनहरू आयोजना कार्यान्वयन गर्ने गराउने निकायले पालना गर्नु पर्नेछ।
 ६. गाउँ कार्यपालिकाको बैठकबाट यस समितिलाई प्राप्त भएका नीति, निर्देशनहरू कार्यान्वयन गर्ने गराउने दायित्व यस समितिको रहनेछ।
 ७. सार्वजनिक खरिद ऐन, नियमावली, प्रचलित कानून तथा स्थानीय शासन संचालन गर्न बनेका ऐन नियममा आधारित रही कार्य सम्पादन गर्नु यस समितिको कर्तव्य रहनेछ।
 ८. आयोजनाको प्रकृति र लागतको आधारमा गुणस्तर परीक्षणको ब्यवस्था मिलाइनेछ।
 ९. आयोजनाको जाँचपास तथा फरफारक समितिले फरफारक गरेको ।

अनुसूची - १

जाँचपास तथा फरफारकको कार्य क्षेत्र र ढाँचा

(क) योजनाको नाम, ठेगाना

(ख) अयोजनाको किसिम

(ग) (ग) सञ्चालनको विधि र प्रकृया

पूर्वाधार निर्माण

उपभोक्ता समिति

तालिम/ गोष्ठी

निर्माण ब्यवसायी

परामर्श सेवा

परामर्शदाता

अन्य

संघ सस्था

(घ) आयोजनाको सम्झौता मिति

सम्पन्न गर्नु पर्ने मिति

सम्पन्न भएको मिति

(ड) योजना सम्पन्न गर्ने कार्यतालिका

छ

छैन

(च) योजनाको कुल लागत

(छ) बजेटको श्रोत

कानेपोखरी गाउँपालिका रू.

जनसहभागिता रू.

अन्य निकाय रू.

(ज) योजनाबाट लाभान्वित

घरघुरी संख्या

जनसंख्या

महिला

पुरुष

(झ) उपभोक्ता समितिको बैठक संख्या

(ञ) उपभोक्ता समितिले गरेको खर्चको विवरण सार्वजनिक

गरेको

नगरेको

(ट) कानेपोखरी गाउँपालिका/ वडा कार्यालयबाट अनुगमन गर्ने गरेको छ/ छैन।

(ठ) निर्माण कार्यको गुणस्तर परीक्षणको ब्यवस्था(सम्झौतामा उल्लेख भए बमोजिम)

गरेको

गर्न आवश्यक नभएको

नगरेको

(ड) आयोजना स्थलमा सूचना पाटी

राखेको

नराखेको

(ढ) योजना संचालनको प्रि फोटो र पोष्ट फोटो

राखेको

नराखेको

(ण) योजना कार्यान्वयन गर्दा वातावरणीय पक्ष तथा फोहोरमैला ब्यवस्थापन

ध्यान दिएको

वास्ता नगरेको

(त) आयोजना ल.ई. बमोजिम तोकिएका ईकाई र परिमाणमा सम्पन्न

सम्पन्न भएको

अधुरो रहेको

(थ) योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन

भएको

नभएको

(द) योजनालाई दिगो बनाईरारत्र मर्मत सम्भार कोषको ब्यवस्था

भएको

नभएको

- (ध) सम्पन्न योजना उपभोक्ता समितिलाई हस्तान्तरण
भएको नभएको
- (न) योजनाको गाउँपालिका/ वडा कार्यालयबाट नियमित अनुगमन सुपरिवेक्षण र सिफारिस
पेश भएको पेश नगरेको
- (प) आयोजना सम्पन्न भए पश्चात सम्पूर्ण बिल भरपाई, आवश्यक कागजातहरू पेश
भएको नभएको
- (फ) उपभोक्ता समिति निर्माण ब्यवसायीलाई पेशकी, किस्ता(प्रथम, दोश्रो, तेश्रो)
- (ब) अनुगमन/सुपरिवेक्षणको क्रममा दिईएको निर्देशन पालना
गरेको नगरेको

अनुसूची - २

आयोजना जाँचपास र फरफारक समिति सम्बन्धी व्यवस्था :

- (१) आयोजना सम्पन्न भएको जानकारी प्राप्त भएपछि भौतिक पूर्वाधार आयोजनाको हकमा सम्बन्धित प्राविधिकले पेश गरेको अन्तिम मूल्यांकन, कार्य सम्पन्न प्रतिवेदन र सार्वजनिक परीक्षणको प्रतिवेदन तथा अन्य क्रियाकलापको हकमा सार्वजनिक परीक्षणको प्रतिवेदनको आधारमा ३० दिन भित्र गाउँपालिकाले आयोजनाको जाँचपास गर्नु पर्नेछ ।
- (२) गाउँपालिकाले विषयगत कार्यालय, अन्य निकाय वा संघ संस्थाबाट सञ्चालित आयोजनाको सम्बन्धित निकायबाट कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि आवश्यक जाँचवृत्त गरी ३० दिन भित्र जाँचपास गर्नु पर्नेछ ।
- (३) गाउँपालिकाले आयोजना जाँचपास भए पछि फरफारक गरी दिनु पर्नेछ । फरफारक भएका आयोजनाहरूको गाउँपालिकाको सभाबाट अनुमोदन गराउनु पर्नेछ ।
- (४) फरफारकका लागि देहाय बमोजिमको फरफारक तथा जाँचपास समिति गठन गरी फरफारकको व्यवस्था मिलाइनेछ ।
- | | |
|--|------------|
| (क) गाउँ कार्यपालिकाका अध्यक्ष | संयोजक |
| (ख) गाउँ कार्यपालिकाको महिला सदस्य मध्ये १ जना | सदस्य |
| (ग) प्राविधिक शाखा प्रमुख वा निजले तोकेको एक जना | सदस्य |
| (घ) लेखा प्रमुख | सदस्य सचिव |